



FORWARD

फरवार्ड माईक्रोफाइनेन्स लघुवित्त वित्तीय संस्था लिमिटेड
Microfinance Laghubitta Bittiya Sanstha Ltd.

नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजतपत्र प्राप्त संस्था - (राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको)

Duhabi, Sunsari

Phone: 025-540018; Fax: 025-541483; E-mail: info@forwardmfbank.com.np

Unaudited Financial Results (Quarterly)

As at 2nd Quarter (30/09/2078) of the Fiscal Year 2078/2079

(Rs. in '000)

S. N.	Particulars	This Quarter Ending	Previous Quarter Ending	Corresponding Previous Year Quarter Ending
1	Total Capital & Liabilities (1.1 to 1.7)	21,082,250	20,202,896	17,236,478
1.1	Paid-up Capital	844,451	625,519	500,415
1.2	Reserves and Surplus	1,500,098	1,348,202	1,102,840
1.3	Debenture and Bond			
1.4	Borrowings	10,384,388	10,471,209	8,772,279
1.5	Deposits (a+b)	7,332,243	7,005,808	6,189,342
	a. Domestic Currency	7,332,243	7,005,808	6,189,342
	b. Foreign Currency			
1.6	Income Tax Liabilities	195,271	35,334	-
1.7	Other Liabilities	825,799	716,823	671,602
2	Total Assets (2.1 to 2.7)	21,082,250	20,202,896	17,236,478
2.1	Cash & Bank Balance	349,948	568,178	1,057,922
2.2	Money at call and short Notice	414,958	1,053,407	1,008,811
2.3	Investments	262,000	312,000	646,180
2.4	Loans & Advances (a+b+c+d+e+f)	19,628,332	17,750,313	14,067,921
2.5	Fixed Assets	108,641	109,984	96,800
2.6	Non Banking Assets			
2.7	Other Assets	318,371	409,015	358,844
3	Profit and Loss Account			
3.1	Interest income	1,428,137	616,896	1,110,067
3.2	Interest Expense	689,865	344,298	508,503
A	Net Interest Income (3.1-3.2)	738,272	272,598	601,564
3.3	Fees Commission and Discount	-	-	-
3.4	Other Operating Income	237,882	115,821	211,006
3.5	Foreign Exchange Gain/Loss (Net)			
B	Total Operating Income (A+3.3+3.4+3.5)	976,153	388,419	812,570
3.6	Staff Expenses	222,847	112,355	163,715
3.7	Other Operating Expenses	45,089	18,568	38,813
C	Operating profit Before Provision (B-3.6-3.7)	708,217	257,497	610,042
3.8	Provision for Possible Loss		125,616	256,446
D	Operating profit (C-3.8)	708,217	131,880	353,596
3.9	Non Operating Income/Expenses (Net)			
3.10	Write Back of Provision for Possible Loss	11,648	-	-
E	Profit From Regular Activities (D+3.9+3.10)	719,864	131,880	353,596
3.11	Extraordinary Income/Expenses (Net)			
F	Profit Before Bonus and Taxes (E+3.11)	719,864	131,880	353,596
3.12	Provision For Staff Bonus	65,442	11,989	32,145
3.13	Provision For Tax	196,327	35,967	96,435
G	Net Profit/Loss (F-3.12 -3.13)	458,095	83,924	225,015
4	Ratios			
4.1	Capital Fund to RWA	11.73%	10.56%	10.83%
4.2	Non Performing Loan (NPL) to Total Loan	2.11%	3.72%	4.96%
4.3	Total Loan Loss Provision to total NPL	135.23%	73.65%	53.66%
4.4	Cost of Funds	8.44%	8.36%	7.86%
4.5	CD Ratio (Calculated as per NRB Directives)	276.38%	265.55%	237.31%

Note: 1. The figures are regrouped and rearranged wherever necessary.

2. Figures may change subject to instructions if any from statutory/regulatory authorities.

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को अनुसूची १४ (नियम २६ को उपनियम (१) संग सम्बन्धित)

आ.व. २०७८/७९ को दोस्रो त्रैमासिक प्रतिवेदन

१. वित्तीय विवरण:

क) त्रैमासिक अवधिको बासलात, नाफा नोकसान सम्बन्धि विवरण : यस वित्तीय संस्थाको आ.व. २०७८/७९ को दोस्रो त्रैमासिक नाफा-नोकसान तथा बासलात सम्बन्धि विवरण यसै साथ प्रकाशित गरिएको छ ।

ख) प्रमुख वित्तीय अनुपातहरू :

प्रति शेरर आम्दानी (बार्षिक)	प्रति शेरर नेटवथ	प्रति शेरर कुल सम्पतीको मूल्य	तरलता अनुपात	मुल्य आम्दानी अनुपात
१०८.५०	२७७.६४	२,४९६.५६	५.८०%	२०.१४

२. व्यवस्थापकिय विश्लेषण :

क) त्रैमासिक अवधिमा संस्थाको मौज्जात, आम्दानी र तरलतामा कुनै परिवर्तन भएको भए सोको प्रमुख कारण सम्बन्धि विवरण: त्रैमासिक अवधिमा कोरोना महामारीको दोस्रो लहरको कारण भएको बन्दाबन्दीको असर समग्र वित्तीय क्षेत्रमा रहेपनि यस वित्तीय संस्थाको कार्य सञ्चालन तथा कर्जा लगानी योजना अनुरूप नै रहन गएको हुनाले मौज्जात, आम्दानी र तरलतामा गत त्रैमासको यस अवधिभन्दा बृद्धि भएको छ ।

ख) आगामी अवधिको व्यवसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरण : यस संस्थाले ४० वटा जिल्लामा १५९ वटा शाखाहरू मार्फत २ लाख ८१ हजार ग्राहक सदस्यहरू माभ आफ्नो गुणस्तरिय सेवा प्रदान गर्दै आइरहेको छ । थप नयाँ क्षेत्रमा समेत नविनतम प्रविधिको प्रयोग गरी शाखा खोलेर ग्राहक सदस्य समक्ष विश्वासनिय र दिगो सेवा प्रदान गर्न समय सापेक्ष सेवा तथा सुविधाहरूमा परिस्कृत गर्दै वित्तीय तथा गैह्र वित्तीय सेवा तथा सुविधा उपलब्ध गराउने कुरामा व्यवस्थापन प्रतिवद्ध छ ।

ग) विगतको अनुभवबाट, संगठित संस्थाको मौज्जात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना, अवस्था आदि भएमा सो सम्बन्धि विश्लेषणात्मक विवरण : हाल विश्वव्यापी रुपमा चलिरहेको कोरोना महामारीको कारण ग्राहक सदस्यको कारोबारमा असर परेको र सोबाट यस वित्तीय संस्थाको कर्जा असुली समेत प्रभावित भई रहेको अवस्थामा समेत ग्राहक सदस्यले सकारात्मक रुपमा लिएर किस्ता भुक्तानी गरी रहेका छन् । साथै विगतको अनुभवका आधारमा ग्राहकहरूमा दिईने सेवा सुविधामा सुधारका कारणले वित्तीय संस्थालाई असर पर्न सक्ने कुराहरूको आकलन गरी कुशल कार्य नीति तथा व्यवस्थापन, ग्राहक संरक्षण नीति तथा कोषको व्यवस्था गरेको हुनाले आउदा दिनमा पनि तात्त्विक रुपमा नकारात्मक असर पार्न सक्ने घटना वा अवस्था आउन नदिन आवश्यक नीति, नियमको तर्जुमा गरी अघि बढ्ने नीति लिएको कारण आम्दानीमा थप बृद्धि हुन सकेको छ ।

३. कानूनी कारवाही सम्बन्धि विवरण : समीक्षा अवधिमा संस्था वा संस्थापक वा संचालकले कसैको विरुद्धमा र कसैबाट पनि वित्तीय संस्था, संस्थापक र सञ्चालक विरुद्धमा मुद्दा दायर गरेको जानकारी प्राप्त भएको छैन ।

४. वित्तीय संस्थाको शेरर कारोबार तथा प्रगती विश्लेषण :

क) धितोपत्र बजारमा सुचिकृत भएको यस वित्तीय संस्थाको शेररको कारोबारमा हुने उतार चढाब खुल्ला बजारको सिद्धान्त अनुरूप हुने गरेको छ ।

ख) त्रैमासिक अवधिको शेररको अधिकतम, न्युनतम, अन्तिम मूल्य, कारोबार भएको दिन र कारोबार संख्या नेपाल स्टक एक्सचेन्ज लि.को वेबसाईटको आधारमा समीक्षा अवधिमा देहाय अनुसार रहेको छ ।

अधिकतम मूल्य	न्युनतम मूल्य	अन्तिम मूल्य	कारोबार दिन	कारोबार संख्या
३,०४०	२,०००	२,१८५	६६	११,८२७

५. समस्या तथा चुनौती :

विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस (COVID-19) को प्रभावको कारण पछिल्लो समयमा नियमित वित्तीय कारोबार हुन नसक्दा कर्जा लगानी, असुलीमा परेको असर तथा ग्राहक सदस्यहरूले आफ्नो आम्दानी र खर्चको हिसाब नगरी कर्जा लिन खोज्नु र यसमा लघुवित्त संस्थाहरूले सजिलै लगानी गर्ने गरेका कारण अशवाभाविक प्रतिस्पर्धा बढेकोले वित्तीय संस्थाको आम्दानी र अन्य गतिविधिहरूमा प्रत्यक्ष असर परेको भएता पनि परिस्थिति अनुसार चल्ने गरी कार्यक्रम सञ्चालन गर्ने प्रयास भई रहनेछ । त्यसै गरी कोरोना भाइरस (COVID-19) को असर चाँडै सकिएर जान्छ भन्ने मान्यताका साथ तयार गरिएका छोट्टा अवधिका योजनालाई कोरोना प्रभावको असर अभै लामो समयसम्म जाने भएका कारण थप समयसम्म लैजानु पर्ने देखिएको छ । साथै देशमा परेको अस्थिर आर्थिक तथा वित्तीय अवस्था, मूल्य बृद्धि,लाई वित्तीय संस्थाको प्रमुख समस्या तथा चुनौतिको रुपमा रहेको छ । वित्तीय संस्थामा रहेको जनशक्तिको उचित व्यवस्थापन तथा समयानुकूल व्यवसायिक रणनीति अपनाई प्रदान गर्ने सेवामा प्रभावकारी रुपमा विविधीकरण गर्दै मितव्ययिताका साथ कारोबार गरिनेछ ।

६. संस्थागत सुशासन :

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थागत सुशासन अभिवृद्धिका लागि संस्थाको व्यवस्थापन आन्तरिक नियन्त्रण प्रणाली व्यवस्थित गर्ने, आन्तरिक लेखापरीक्षण प्रभावकारी बनाउने, कारोबारलाई चुस्त, छिटो छरितो बनाउन विभिन्न समिति र उपसमितिहरू कृयासिल रही कार्य गरी रहेको छ भने कारोबारमा आकर्षित हुने ऐन कानुन तथा नियमनकारी निकायबाट जारी भएका निर्देशनहरू पालना गरिएको छ ।

७. सत्य तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण :

यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु कि मैले जाने बुझ्नेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य तथ्य र पूर्ण छन् । लगानीकर्ताहरूलाई सूसुचित गर्ने तथा निर्णय लिन आवश्यक कुनै विवरण सूचना तथा जानकारीहरू लुकाएको छैन ।

(मिति : २०७८/१०/१७ गते प्रकाशित विवरणमा शेरर पूँजी र जगेडा कोष तथा वित्तीय अनुपातमा फरक पर्न गएको हुनाले सच्याईएको छ ।)